



## को योग्य छ?

### कम आय भएका बासिन्दाहरू जो:

- गर्भवती महिला तथा शिशुहरू;
- 1 देखि 18 वर्ष उमेरका बालबालिकाहरू;
- आश्रित बालबालिकाहरूका अभिभावक तथा स्याहारकर्ता नातेदारहरू; वा
- 19 देखि 64 उमेर भएका वयस्कहरू, जो गर्भवती छैनन् तथा Medicare का लागि योग्य छैनन्।

NY State of Health ले प्रचलित संघीय नागरिक अधिकारका कानूनहरूको अनुपालना गर्छ र आफ्ना स्वास्थ्य कार्यक्रम तथा क्रियाकलापहरूमा जाति, रङ, राष्ट्रिय मूल, लिङ्ग, उमेर, असक्षमताको आधारमा भेदभाव गर्दैन।

# एक झलकमा Medicaid

## के-के कुराहरू समाविष्ट छन्?

- अस्पताल अन्तरंग तथा बहिरंग सेवाहरू
- क्लिनिक सेवाहरू
- Child/Teen Health Program अन्तर्गत 21 वर्ष मुनिका बालबालिकाहरूका लागि प्रारम्भिक परीक्षण, निदान तथा उपचार
- औषधि, सामग्रीहरू, चिकित्सा उपकरण तथा व्हीलचेयर जस्ता उपकरण आदि।
- प्रयोगशाला तथा एक्स-रे सेवाहरू।
- चिकित्सक तथा दन्त चिकित्सकहरूद्वारा गरिने रोकथाममुलक स्वास्थ्य र दन्त स्याहार तथा उपचार
- नर्सिङ होममा स्याहार
- गृह स्वास्थ्य निकायहरू तथा व्यक्तिगत स्याहार मार्फतको स्याहार
- सुस्त मनस्थितिका वा विकासात्मक रूपबाट असक्षम व्यक्तिहरूका लागि मनोरोग सम्बन्धी अस्पतालहरू (21 वर्ष भन्दा कम उमेर भएका वा 65 र सो भन्दा धेरै उमेर भएका), मानसिक स्वास्थ्य सुविधा तथा अन्य यस्तै सुविधाहरू
- परिवार नियोजन सेवाहरू
- चिकित्सा अपोइन्टमेन्टहरूमा जान सार्वजनिक यातायात तथा कार माइलेज सहितका यातायात
- अस्पतालमा आउनको लागि आकस्मिक एम्बुलेन्स यातायात
- गम तथा प्याचहरू जस्ता धूम्रपान रोक्ने उत्पादनहरू

उमेर, वित्तीय परिस्थितिहरू, पारिवारिक अवस्था वा जीवनयापन व्यवस्थाहरूका कारणले गर्दा केही सेवाहरूलाई समाविष्ट नगरिन सक्छ। केही सेवाहरूमा साना सह-भुक्तानीहरू हुनसक्छन्। तपाईं व्यवस्थित स्याहार योजनामा हुनुहुन्छ भने तपाईंसँग सह-भुक्तानी हुनेछैन।

### हामीलाई सम्पर्क गर्नुहोस्:

[nystateofhealth.ny.gov](http://nystateofhealth.ny.gov) | 1-855-355-5777 वा TTY 1-800-662-1220

# मेरा आम्दानी तथा संसाधनहरूले मलाई Medicaid का लागि योग्य बनाउँछन् भन्ने कुरा मैले कसरी थाहा पाउँछु?

तलको चित्रपटले तपाईंले वार्षिक रूपमा कति आम्दानी प्राप्त गर्न सक्नुहुन्छ र Medicaid लागि अझैपनि योग्य हुनु सक्नुहुन्छ भन्ने कुरा देखाउँछ।\*  
आम्दानीका स्तरहरू तपाईंसँग परिवारका कति सदस्य बस्नुहुन्छ भन्ने कुरामा निर्भर रहन्छन्।

2017 वार्षिक आम्दानी स्तरहरू				
घरपरिवारको आकार	अभिभावक/स्याहारकर्ताहरू वा बच्चा नभएका जोडीहरू वा 19 र 20 वर्ष उमेर भएका अभिभावकहरूसँग नबस्ने वयस्कहरू	1 देखि 18 वर्ष उमेर भएका बालबालिका	19 र 20 वर्ष उमेर भएका अभिभावकहरूसँग बस्ने वयस्कहरू	गर्भवती महिला, 1 वर्ष मुनिका शिशुहरू वा परिवार नियोजन लाभहरूका लागि योग्य व्यक्तिहरू
	FPL को 138%	FPL को 154%	FPL को 155%	FPL को 223%
1	\$16,643	\$18,573	\$ 18,693	\$ 26,894
2	\$ 22,412	\$ 25,010	\$ 25,172	\$ 36,216
3	\$ 28,180	\$ 31,447	\$ 31,651	\$ 45,537
4	\$ 33,948	\$ 37,884	\$ 38,130	\$ 54,858
5	\$ 39,717	\$ 44,322	\$ 44,609	\$ 64,180
6	\$ 45,485	\$ 50,759	\$ 51,088	\$ 73,501
7	\$ 51,254	\$ 57,196	\$ 57,567	\$ 82,823
8	\$ 57,022	\$ 63,633	\$ 64,046	\$ 92,144
9	\$ 62,790	\$ 70,070	\$ 70,525	\$ 1,01,465
10	\$ 68,559	\$ 76,508	\$ 77,004	\$ 1,10,787
अतिरिक्त मानिस	\$ 5,769	\$ 6,438	\$ 6,479	\$ 9,322

\*जनवरी 1, 2017 को अनुसार। सङ्घीय गरिबी स्तर (FPL) मा आधारित भएर आय स्तर समायोजन गर्न सकिन्छ।

## Medicaid को लागत कति लाग्छ?

**मासिक प्रिमियमहरू:** Medicaid लागि कुनै मासिक प्रिमियम हुँदैन।

**लागत साझेदारी:** Medicaid अन्तर्गतका निश्चित सेवाहरूलाई सानो सह-भुक्तानीको आवश्यकता पर्छ तर कहिलेकाहीं कुनै सह-भुक्तानीको आवश्यकता पर्दैन। तपाईंले Medicaid अन्तर्गतका सह-भुक्तानहरूमा एक वर्षमा खर्च गर्ने अधिकतम रकम \$200 हुनेछ।

बारम्बार सोधिने प्रश्नहरूको सूची तथा Medicaid का बारेमा जवाफहरूका लागि यसमा जानुहोस्: [http://www.health.ny.gov/health\\_care/medicaid/](http://www.health.ny.gov/health_care/medicaid/)